



Lesli C. Myers-Small, Ed.D.
Superintendent of Schools
Rochester City School District
131 West Broad Street
Rochester, New York 14614

मार्च १, २०२२

प्रिय रोचेस्टर सिटी स्कूल डिस्ट्रिक्टका विद्यार्थीहरु, परिवारहरु र कर्मचारीहरु,

गभर्नर होचुलले आइतवार घोषणा गरिनकि भोली देखि न्यूयोर्कका स्कूलहरुमा मास्किङ वैकल्पिक हुनेछ। काउन्टी कार्यकारी बेलो र डाक्टर मेन्डोजाले गभर्नरको निर्णयलाई समर्थन गरे र मास्क लगाउनु परिवारको छनौट हुनुपर्छ भनेर संकेत गरे।

गभर्नरको घोषणा अनुसार, रोचेस्टर सिटी स्कूल डिस्ट्रिक्ट भोली, बुधबार, मार्च २, २०२२ देखि हाम्रा स्कूल र भवनहरुमा वैकल्पिक मास्किङ नियममा परिवर्तन हुनेछ। मास्कको प्रयोग परिवार र कर्मचारी सदस्यहरुको व्यक्तिगत छनौट हुनेछ। कृपया ध्यान दिनुहोसकि कोभिड-१९ को फैलावटलाई रोक्न केहि परिस्थितिहरुमा मास्क आवश्यक हुनेछ। यस समयमा, हामी अझै पनि सम्पर्क ट्रेसिङ, आइसोलेसन (अलगाव) र कारेनटिन, सम्बन्धि न्यूयोर्क राज्य अवास्थ्य विभागबाट अधवाधिक मर्गदर्शनको लागी पर्खिरहेका छौं।

मलाई थाहा छ, यो समाचार धेरैका लागी संवेदनशील विषय भएकाले प्रत्येक व्यक्तिले फरक प्रतिक्रिया दिनेछन। हामीले एकअर्काको निर्णयलाई सम्मान गर्न महत्त्वपूर्ण छ र हाम्रा सबै विद्यार्थी र कर्मचारीहरुलाई सुरक्षित, स्वागतयोग्य वातावरण प्रदान गर्न जारी राख्छौं। म फरवरी १४ देखि १७ सम्ममा भएको मास्किङ सर्वेक्षणमा भाग लिने सबैलाई धन्यवाद दिन चाहन्छु, र म तपाईंको प्रतिक्रियाको कदर गर्छु। [नतिजा यहाँ हेर्न सकिन्छ।](#)

कृपया ढुक्क हुनुहोस, मास्क जनादेशको अन्त्यले हाम्रा विद्यार्थीहरु र कर्मचारीहरुका लागी सुरक्षित र स्वास्थ्य वातावरण कायम राख्न सम्बन्धित हाम्रो दैनिक अभ्यासहरु परिवर्तन गर्दैन। थप रुपमा, हामी तलका कुराहरु गर्नेछौं:

- चाहनेहरुलाई उच्च गुणस्तरको मास्कहरु आपूर्ति गर्न जारी राख्छौं।
- अनुरोध गर्ने जो कोहीलाई कोभिड-१९ द्रुत परिक्षण किटहरु प्रदान गर्नेछौं।
- विद्यार्थीहरुलाई उनीहरुको स्कूलमा साप्ताहिक कोभिड-१९ परिक्षणमा सहभागी हुन परिवारहरुलाई विकल्प प्रदान गर्न जारी राख्छौं।
- वेबसाइटमा प्रति स्कूल कोभिड-१९ मामिलाहरुको संख्या साझा गर्न जारी राख्छौं।

सबैलाई सुरक्षित राख्न मद्दत गर्नको लागी खोप लगाउनु महत्त्वपूर्ण कदम हो। डिस्ट्रिक्टले ५ देखि १७ वर्षको बालबालिकाको लागी तीनवटा खोप क्लिनिकहरु आयोजन गर्न मोनरो काउन्टिसंग फेरी साझोदारी गर्दैछ। भेटघाटको समय तालिकाको लिंकहरु सहित थप जानकारीको लागी कृपया www.rcsdk12.org/clinics मा जानुहोस।

म तपाईंको निरन्तर धैर्यता, समझदारी र सहयोगको कदर गर्छु, किनकि हामी यी परिवर्तनहरु मार्फत काम गर्दै जाँदा एक रोचेस्टर सिटी स्कूल डिस्ट्रिक्ट समुदायको रुपमा काम गर्छौं।

भवदीय,

डाक्टर लेस्ली मायेर्स स्मल
स्कूलहरुको सुपेरिन्टेन्डेन्ट